



प्रदेश राजपत्र

कोशी प्रदेश सरकारद्वारा प्रकाशित

खण्ड ८) विराटनगर, नेपाल, फाल्गुण ९ गते, २०८१ साल (अतिरिक्ताङ्क ४६)

भाग २

प्रदेश सरकार

कोशी प्रदेश

विराटनगर, नेपाल

आर्थिक मामिला तथा योजना मन्त्रालयको सूचना

सार्वजनिक खर्चको मापदण्ड र मितव्ययिता सम्बन्धी

(तेस्रो संशोधन) निर्देशिका, २०८१

सार्वजनिक खर्चको मापदण्ड र मितव्ययिता सम्बन्धी निर्देशिका,
२०७९ लाई संशोधन गर्न वाञ्छनीय भएकोले,

प्रशासकीय कार्यविधि (नियमित गर्ने) ऐन, २०७५ को दफा ३ ले दिएको अधिकार प्रयोग गरी कोशी प्रदेश सरकारले यो निर्देशिका बनाएको छ।

१. संक्षिप्त नाम र प्रारम्भ: (१) यस निर्देशिकाको नाम "सार्वजनिक खर्चको मापदण्ड र मितव्ययिता सम्बन्धी (तेस्रो संशोधन) निर्देशिका, २०८१" रहेको छ।

(२) यो निर्देशिका तुरुन्त प्रारम्भ हुनेछ।

२. सार्वजनिक खर्चको मापदण्ड र मितव्ययिता सम्बन्धी निर्देशिका, २०७९ को दफा १९ मा संशोधन: सार्वजनिक खर्चको मापदण्ड र मितव्ययिता सम्बन्धी निर्देशिका, २०७९ (यसपछि "मूल निर्देशिका" भनिएको) को दफा १९ को उपदफा (९) पछि देहायको उपदफा (१०) थप गरिएको छ:-

"(१०) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि निर्माण कार्य सम्बन्धी आयोजना वा कार्यक्रमको प्रकृतिका आधारमा वर्कचार्ज स्टाफ खर्च तथा सानातिना अन्य खर्च समावेश गर्ने पर्ने भए त्यस्तो आयोजना वा कार्यक्रम स्वीकृत गर्ने मन्त्रालय वा अन्तर्गतका निकायले प्रदेश सार्वजनिक खरिद नियमावली, २०७७ को अनुसूची-१ क. तथा दफा १९ क. बमोजिम वर्कचार्ज स्टाफ खर्च बापत बढीमा दुई प्रतिशत र सानातिना अन्य खर्चका लागि बढीमा दुई प्रतिशत रकम छुट्याई लागत अनुमान तयार गर्न सक्नेछ।"

३. मूल निर्देशिकाको दफा १९ पछि दफा १९क. थपः मूल निर्देशिकाको दफा १९ पछि देहायको दफा १९क. थप गरिएको छः-

"१९क. कन्टिन्जेन्सी रकम सम्बन्धी मापदण्ड (१)

स्वीकृत आर्थिक संकेत वर्गीकरण एवम् व्याख्या अनुसार सम्बन्धित खर्च शीर्षकमा विनियोजन गर्न नसकिएको वा अपुग भएको आयोजनासँग सम्बन्धित कन्टिन्जेन्सी खर्च गर्न आवश्यक पर्ने भएमा स्वीकृत बजेट तथा कार्यक्रम अनुसारको लागत अनुमान स्वीकृत गर्दाको समयमा नै कन्टिन्जेन्सी वापत आवश्यक पर्ने रकमको हकमा वर्कचार्ज, स्टाफ खर्च र अन्य खर्चको लागि के कस्तो कार्यमा के कति खर्च हुने हो सोको समेत अनुमानित लागत अनुमान तयार गरी एक तह माथिको अधिकार प्राप्त अधिकारी वा सम्बन्धित मन्त्रालयको सचिवबाट प्रचलित कानूनको परिधिभित्र रही स्वीकृत गराउनु पर्नेछ।

(२) उपदफा (१) बमोजिम कन्टिन्जेन्सीको लागि छुट्याईएको रकम आयोजनाको निर्माण कार्यसँग सम्बन्धित वर्कचार्ज स्टाफ खर्च र अन्य सानातिना खर्चमा प्रचलित दररेट वा मापदण्ड बमोजिम देहायको खर्च गर्न सकिनेछः-

- (क) निर्माण कार्यको सुपरभिजन, सञ्चालन तथा संरक्षणको लागि आवश्यक अस्थायी प्रकृतिका (करार, ज्यालादारी) को जनशक्ति व्यवस्थापन,
- (ख) विवाद समाधान तथा मध्यस्थता, अदालती प्रक्रिया सम्बन्धी (पुष्ट्याई सहित आवश्यक खर्च),
- (ग) अनुगमन, मूल्याङ्कन, अध्ययन तथा अनुसन्धान खर्च (सम्बन्धित शीर्षकको विनियोजनले अपुग हुने भएमा मात्र),
- (घ) लागत अनुमान अद्यावधिक खर्च (कार्यालयका जनशक्तिले गर्न नसकिने कार्यमा, आवश्यक पर्ने भएमा मात्र र पुष्ट्याई खुलाउनुपर्ने),
- (ङ) निर्माण कार्यसँग सम्बन्धित लाभग्राही समूहको क्षमता अभिवृद्धि सम्बन्धी खर्च,
- (च) खरिद कार्यसँग सम्बन्धित बोलपत्र/प्रस्ताव तयारी खर्च
- (छ) सूचना प्रकाशन (बोलपत्र/सूचनाको छोटकरी विवरण मात्र पत्रिकामा प्रकाशन गर्नुपर्नेछ। विस्तृत विवरण वेबसाइटमा, सूचना पाटीमा वा

सार्वजनिक खरिद कार्यालयको पोर्टल वा प्रणालीमा प्रकाशन गर्ने। बोलपत्र सूचना प्रकाशन न्यूनतम खर्चमा हुने गरी मितव्ययिता अबलम्बन गर्नुपर्नेछ।)

(ज) इन्धन तथा सवारी साधन मर्मत खर्च (कार्यालयको विनियोजित बजेटले अपुग हुने र तत्काल बजेट व्यवस्था हुन नसक्ने भएमा र तोकिएको मापदण्ड बमोजिम मात्र)

(झ) विपद् व्यवस्थापन खर्च,

(ञ) गुणस्तर परीक्षण खर्च,

(ट) आयोजना हस्तान्तरण सम्बन्धी खर्च

(ठ) बजेट विनियोजनको शीर्षकले समेट्न नसक्ने अन्य फुटकर खर्च।

(३) यस दफा बमोजिम प्रत्येक आयोजना/ठेक्काको लागि खर्च भएको कन्टिन्जेन्सी रकमको अभिलेख राखी त्यसलाई नापी किताबमा समेत प्रविष्टि गर्नुपर्नेछ।

(४) कुनै आयोजनाको कन्टिन्जेन्सी रकमको गणना गर्दा मूल्य अभिवृद्धि कर बाहेकको लागत अनुमानको आधारमा हिसाब गरी आवश्यक पर्ने विषयमा अनुमानित रकममात्र छुट्याउनु

पर्नेछ। ठेक्का सम्झौता हुन बाँकी रहेको अवस्थामा पनि ठेक्का व्यवस्थापनका लागि आवश्यक पर्ने विषयमा लागत अनुमानका आधारमा कन्टिन्जेन्सी खर्च गर्न बाधा पर्ने छैन।

(५) सम्बन्धित आयोजनाको विषयमा बाहेक कन्टिन्जेन्सी रकम आपतकालीन निर्माण तथा मर्मत सम्भार बाहेकका अन्य कार्य वा निर्माणमा खर्च गर्न पाइने छैन।

(६) आयोजनाको लागि छुट्याइएको कन्टिन्जेन्सी रकम आयोजना सम्बद्ध प्रशासनिक खर्च वा सम्बन्धित कार्यमा खर्च गरी बचत हुने भएमा सम्बन्धित आयोजनाको भुक्तानीमा वा स्वीकृत कार्यक्रम/आयोजनाको भुक्तानी अपुग हुने क्रियाकलापमा थप/संशोधन गरी खर्च गर्न सकिनेछ।

(७) आर्थिक मामिला तथा योजना मन्त्रालयको सहमति नलिई आयोजनाको फिजिकल कन्टिन्जेन्सी तथा प्रशासनिक कन्टिन्जेन्सी बापतको रकम सम्बन्धित आयोजना सम्बद्ध कार्यमा बाहेक अन्यत्र खर्च गर्न पाइने छैन।

(८) कन्टिन्जेन्सी रकम खर्च गर्दा मितव्ययी रुपमा गर्नुपर्नेछ। यस दफा बमोजिम

भए गरेको कन्टिन्जेन्सी खर्चको अभिलेख अद्यावधिक राख्नुपर्नेछ। यस्तो अभिलेखको प्रतिलिपि सम्बन्धित कार्यालयको तालुक निकाय वा मन्त्रालयमा वार्षिक रूपमा दाखिला गर्नुपर्नेछ।

(९) यस दफामा उल्लेखित व्यवस्था विपरित हुने गरी कन्टिन्जेन्सी रकम खर्च गरेमा सम्बन्धित कार्यालय प्रमुख, लेखा प्रमुख र सम्बन्धित जिम्मेवार व्यक्तिलाई प्रचलित कानून बमोजिम कारबाही हुनेछ।"

स्वीकृत मिति : २०८१।११।०९

आज्ञाले,

.....

शंकर नेपाल
प्रदेश सचिव